

पार्मेस्टन नर्थमा शनिबार अक्टोबर 12 को दिन अर्को स्थानीय सरकारको निर्वाचन हुदैछ । मतदाताहरूले मेयर लगायत 15 जनाको परिषद चुन्ने अवसर पाउने छन् ।

परिषदले के काम गर्दछ ?

नगर परिषदले पार्मेस्टन नर्थका जनताका दैनिक जीवनसंग सम्बन्धित निर्णयहरू गर्नेछन् । परिषदले बृहद रूपमा स्थानीय सेवा लगायत सडक, पानी, फोहोर संकलन, पुस्तकालय, पार्क, सामुदायिक केन्द्र, घरपालुवा कुकुरहरूको दर्ता, सामुदायिक तथा आर्थिक विकास र शहरी विकास योजनाका कार्यहरू गर्नेछन ।

को निर्वाचित हुन सक्छन त ?

निर्वाचनले मतदाताहरूलाई हाम्रो समुदायमा रहेको विविध विचार, सोचाई र पक्षहरू परिषदमा छनौट गर्ने अवसर प्रदान गर्दछ ।

निर्वाचन प्रतिस्पर्धाको लागि, तपाईं:

- न्युजिल्यान्डको नागरिक हुनपर्छ र **साथै**
- मतदाता नामावलीमा नाम दर्ता हुनपर्छ (कम्तीमा 18 वर्ष उमेर हुनपर्छ) र **साथै**
- पार्मेस्टन नर्थका 2 जना मतदाताबाट मनोनित भएको हुनपर्छ ।

मनोनयन 16 अगस्ट मध्यान्ह 12 बजे समाप्त हुनेछ ।

कसले मतदान गर्न सक्छन् ?

मतदानको लागि मतदाता नामावलीमा अनिवार्य दर्ता भएको हुनुपर्दछ। मतदाता नामावलीमा नामदर्ता र भोट गर्नको लागि, तपाईं:

- कम्तीमा 18 वर्ष उमेर हुनुपर्दछ **साथै**
- न्युजिल्यान्डको नागरिक (New Zealand citizenship) वा यहाँको स्थायी बसोबासी भिसा (permanent resident visa) वा बसोबासी भिसा (resident visa) प्राप्त गर्नुभएको हुनुपर्दछ र **साथै**
- न्युजिल्यान्डको कुनै स्थानमा एक वर्ष वा सो भन्दा बढी लगातार बसोबास गर्नुभएको हुनुपर्दछ ।

यदि कुक आइल्याण्ड मावरी, न्युएन, टोकेलुएन वा अस्ट्रेलियाबासी हुनुहुन्छ र 12 महिना न्युजिल्यान्ड मा निरन्तर बसोबास गर्नुभएको छ भने आवासीय भिसा नभएता पनि दर्ता र भोट गर्न सक्नु हुन्छ ।

नामदर्ताको लागि, **vote.nz** मा जानुहोस वा **0800 36 76 56** मा सम्पर्क गर्नुहोस ।

कसरी मतदान गर्ने :

दर्ता भएका सबै मतदाताहरूलाई मतदान प्याकेज सेप्टेम्बर महिनामा हुलाक मार्फत पठाइने छ। मतदान प्याकेजमा फारम (मतपत्र) कसरी भर्ने निर्देशनहरू हुनेछन ।

न्युजिल्यान्डमा मतदान पूर्ण रूपमा सुरक्षित छ र तपाईंको भोट गोप्य रहनेछ । तपाइले नचाहेको खण्डमा कसलाई मतदान गर्नु भयो कसैलाई पनि भन्नु आवश्यक छैन ।

मतदाताका लागि मुख्य मिति र समय :

शुक्रबार, 20 सेप्टेम्बर	मतदान प्याकेज हुलाक मार्फत पठाइनेछ र मतदान खुल्ला हुनेछ।
शनिबार, 12 अक्टोबर	मध्यान्ह 12 बजे मतदान सकिनेछ ।
बिहिबार, 17 अक्टोबर	औपचारिक मत परिणाम घोषणा गरिनेछ ।

सहयोग तथा थप जानकारीको लागि :

भोट गर्न नामावली दर्ताको लागि : 0800 36 76 56 मा फोन गर्नुहोस वा **vote.nz** मा जानुहोस ।

मतदान वा निर्वाचन सम्बन्धी जिज्ञासा का लागि **0800 300 126** मा फोन सम्पर्क गर्नुहोस ।

साथै तपाइले नगर परिषद कार्यालय वा मानावाटु बहु संस्कृतिक केन्द्रमा गएर पनि सम्पर्क गर्न सक्नु हुन्छ ।

